

वडाको परिचय

- कर्णाली प्रदेशको राजधानीका रूपमा रहेको यस वीरेन्द्रनगर नगरपालिको स्थापना वि.स. २०३३ सालमा सुर्खेत उपत्यका भित्र पर्ने कटकुवा गोठीकांडा र जर्बुटा गांउपञ्चायतलाई मिलाई वीरेन्द्रनगर नगरपञ्चायतका रूपमा भएकोमा नगरपालिकाको सिमाना हेरफेरका क्रममा साविक लाटीकोइली गा.वि.स. र जर्बुटा गा.वि.स. समेत गाभी लाटीकोइली १ लाई वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ र जर्बुटा १ लाई वीरेन्द्रनगर नगरपालिका वडा नं. २१ बनाइएकोमा नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णय अनुसार साविक वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ र २१ मिलाइ हालको वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ रहेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ को पूर्व तर्फ करैखोला झुप्राखोला हुंदै भेरी नदि पश्चिम तर्फ नेवारे खोला उत्तर तर्फ वस्तीपुर सारुटोल चारकुने सिमानामा फैलिएको छ । यस वडाको धेरै भूभाग जंगल क्षेत्रले ओगटेको छ। यस वडामा बाहुन क्षेत्री र दलितहरूको वाहुल्यता रहेको र यस वडामा जनजाती राजी मुस्लिम का साथै वादी जातीको समेत बसोवास रहेको छ

• जनसंख्या

- महिला -४४१६
- पुरुष-४५२२
- जम्मा ८९३८ जना
- घरधुरी २२६५

वडावाट भए गरेका क्षेत्रगत प्रगति

- वडा उज्यालो कार्यक्रम अन्तर्गत प्रत्येक वस्ती र सडकहरूमा सडक वति जोडिएकोमा वस्ती नै उज्यालो भएको ।

- वेमौसमी तरकारी उत्पादनका लागि एक घर एक टनेलको अवधारणा पुरा गर्न ५७ घर परिवारलाई प्लाष्टिक वितरण गरिएको ।
- सरसफाई अभियान अन्तर्गत वडामा रहेका सम्पूर्ण टोलमा निशुल्क रूपमा दैनिक फोहर संकलन गरी व्यवस्थापन गरेको ।
- विपन्न परिवार मध्ये अति विपन्न एक परिवारलाई सिलाइ मेशिन वितरण
- रानीवेल श्रद्धाञ्जली जानेवाटोमा कलभर्ट र खानेपानी तथा सिंचाइका लागि कुवा निर्माण
- नाराखोलामा तटवन्ध ।
- अमृतडाँडा लक्ष्मी शाहीको घर पहिरोको जोखिममा परेकोले उक्त स्थानमा तटवन्ध गरी जोखिम न्युनिकरण गरिएको ।
- ११ नं. वडा कार्यालय र लभ एण्ड होप संस्थाको सह लगानीमा शान्तिनगर झुप्राका विपन्न वर्ग तथा वादी समूदायका वालवालिकालाई झुप्रादेखि धुलियाविट सम्म पठन पाठनका लागि आवत जावत गर्न निशुल्क यातायातको व्यवस्था गरिएको ।
- गाडी खरिद नहुँदा सम्म गाडीमा लाग्ने इन्धन वडा कार्यालयवाट व्यहोरिएको ।
- चारकुने सालघारी , शान्तिनगर झुप्रा र शिवशक्ति टोलमा खानेपानीको व्यवस्थापन गरिएको ।
- विभिन्न चोकहरुमा उज्यालो व्यवस्थापन गर्न सेलार वती जडान भएको ।

आ.व. २०७८/०७९को योजनाको प्रगति विवरण

- पक्की नाला ४८९ मिटर
- कच्चीनाला ३२१० मिटर
- ग्रावेल २९९६ मिटर, लुज र रोलिङ्ग०
- स्लाव ३

- भवन ३